

अधिकृत क्याडेट पदको खुला प्रतियोगितात्मक परीक्षाको
नेपाली विषयको पाठ्यक्रम

समय: २ घण्टा ३० मिनेट

पुर्णाङ्क: १००

उत्तीर्णाङ्क: ४०

यो पाठ्यक्रम नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षा (खुला) का लागि निर्धारण गरिएको हो । उच्च माध्यमिक तह (१०+२) को अनिवार्य नेपाली विषयको पाठ्यवस्तुमा आधारित यसमा तहगत ज्ञान, सीप र भाषिक क्षमताको परीक्षण गर्ने मुल उद्देश्य राखिएको छ । यसलाई मुख्यतः व्याकरण र बोध तथा अभिव्यक्ति गरी दुई खण्डमा बाँडिएको छ । व्याकरण खण्ड अन्तर्गत वर्ण, वर्ण विन्यास, शब्दवर्ग, शब्द निर्माण प्रक्रिया, शब्द भण्डार, कारक र वाक्य सम्बन्धी पाठ्यवस्तु समावेश गरिएका छन् । भने बोध र अभिव्यक्ति खण्ड अन्तर्गत बोध तथा भाषिक अभिव्यक्तिका विविध पक्षहरू समाविष्ट छन् । व्याकरण खण्ड अन्तर्गत २० अङ्कका बहुवैकल्पिक वस्तुगत प्रश्न र २० अङ्कका प्रयोगमूलक विषयगत प्रश्नहरू समावेश छन् । भने बोध र अभिव्यक्ति खण्ड अन्तर्गत ६० अङ्कका बोध तथा अभिव्यक्तिसँग सम्बन्धित व्यावहारिक सिप तथा स्वतन्त्र लेखनसँग सम्बन्धित प्रश्नहरू समावेश छन् ।

लिखित परीक्षा योजना

विषय वस्तु	पूर्णाङ्क	परीक्षा प्रणाली	प्रश्न संख्या र अंक	समय
व्याकरण	४०	वस्तुगत बहुवैकल्पिक प्रश्न	$20 \times 1 = 20$	२ घण्टा ३० मिनेट
		विषयगत	$5 \times 8 = 40$	
बोध र अभिव्यक्ति	६०	व्यावहारिक र स्वतन्त्र लेखन	$2 \times 10 = 20$ $5 \times 5 = 40$	

यो पाठ्यक्रम मिति २०७६/१०/२२ गते देखि लागु हुनेछ ।

एकाइ (१): व्याकरण

१.१ नेपाली वर्ण पहिचान र अक्षर संरचना एवम् अक्षर सङ्ख्या	५
१.२ वर्ण विन्यास	५
१.३ शब्द भण्डार	५
पर्यायवाची, विपरीतार्थी, श्रुतिसमभिन्नार्थी, अनेकार्थी र समूहवाची	
१.४ शब्दवर्ग	५
नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, संयोजक, निपात र विस्मयादिबोधक	
१.५ शब्द निर्माण	५
उपसर्ग, प्रत्यय, समास र द्वित्व	
१.६ वाक्यका प्रकार तथा वाक्य संक्षेपण र वाक्य विक्षेपण	५
१.७ वाक्यान्तरण	५
लिङ्ग, वचन, पुरुष, आदर, वाच्य र करण-अकरण	
१.८ काल, पक्ष र भाव	५

एकाइ (२): बोध र अभिव्यक्ति

२.१ बोध	१०
नेपाली भाषामा लेखिएको २५० देखि ३०० शब्दसम्मको कुनै एक गद्यांश दिई तथ्यपरक , निष्कर्षात्मक, अनुमानात्मक र सन्दर्भ बोधक चार प्रश्न र शब्द वा पदावलीको अर्थ लेखे गरी एक प्रश्न सोधिने ।	
२.२ बुँदा टिपोट	५
नेपाली भाषामा लेखिएको १३० देखि १५० शब्दसम्मको कुनै एक गद्यांश दिई पाँच ओटा बुँदा टिप्प लेख लगाइने ।	
२.३ सङ्क्षेपीकरण	५
नेपाली भाषामा लेखिएको १३० देखि १५० शब्दसम्मको कुनै एक अनुच्छेद दिई संक्षेपीकरण गर्न लगाइने ।	

२.४ निबन्ध लेखन

१०

विभिन्न प्रकृति (आत्मपरक र वस्तुपरक) का दुई शीर्षक दिई कुनै एक विषयमा २५० देखि ३०० शब्दसम्मको निबन्ध लेख्न लगाइने ।

२.५ अनुच्छेद लेखन

५

कुनै दुई शीर्षक दिई एक शीर्षकमा १३० देखि १५० शब्दसम्मको अनुच्छेद लेख्न दिइने ।

२.६ पत्र रचना

५

घरायसी पत्र र कार्यालयीय पत्र लेखन सम्बन्धी दुई प्रश्न दिई कुनै एकको उत्तर लेख्न दिइने ।

२.७ प्रतिवेदन लेखन

५

कुनै एक समसामयिक विषय (घटना , समारोह, भ्रमण) मा १८० देखि २०० शब्दसम्मको प्रतिवेदन लेख्न दिइने ।

२.८ वक्तृता र वादविवाद लेखन

५

कुनै शीर्षकमा वक्तृता र वादविवाद सम्बन्धी छुट्टाछुट्टै एक/एक प्रश्न सोधी कुनै एकको उत्तर लेख्न दिइने ।

२.९ मनोवाद लेखन

५

कुनै एक शीर्षकमा ।

२.१० भाव विस्तार

५

कुनै सारगर्भित उद्धरण दिई त्यसको भाव विस्तार गर्न दिइने ।

पाठ्यक्रमका एकाइहरूबाट यथासम्भव निम्नानुसार प्रश्नहरू सोधिनेछन्

एकाइ	१.१	१.२	१.३	१.४	१.५	१.६	१.७	१.८	२.१	२.२	२.३	२.४	२.५	२.६	२.७	२.८	२.९	२.१०
प्रश्न संख्या (वस्तुगत)	५	१	५	१	५	१	१	१	-	-	-	-	-	-	-	-	-	-
अंकभार	५	१	५	१	५	१	१	१	-	-	-	-	-	-	-	-	-	-
प्रश्न संख्या (विषयगत)	-	१	-	१	-	१	१	१	५	१	१	१	१	१	१	१	१	१
अंकभार	-	४	-	४	-	४	४	४	१०	५	५	१०	५	५	५	५	५	५

अधिकृत क्याडेट पदको खुला प्रतियोगितात्मक परीक्षाको
नेपाली विषयको नमुना प्रश्नपत्रहरू

(वस्तुगत प्रश्न)

सही उत्तर छान्नुहोस् ।

१ × २० = २०

१. “सर्वहारा” शब्दको अक्षरसंख्या कति हो ?

- | | | | |
|------|------|------|------|
| क) १ | ख) २ | ग) ३ | घ) ४ |
|------|------|------|------|

२. तलका स्वरहरु मध्ये कुन चाही संयुक्त स्वर हो ?

- | | | | |
|------|------|------|------|
| क) अ | ख) ऊ | ग) ओ | घ) ऐ |
|------|------|------|------|

३. तलका मध्ये कुन शब्द “तत्सम” शब्द हो ?

- | | | | |
|--------|--------|---------|---------|
| क) ऋषि | ख) फुल | ग) मोटर | घ) रोदी |
|--------|--------|---------|---------|

४. ‘सूर्य’ को पर्यायवाची शब्द कुन हो ?

- | | | | |
|---------|-----------|--------|----------|
| क) निशा | ख) भाष्कर | ग) शशी | घ) इन्दु |
|---------|-----------|--------|----------|

५. तलका मध्ये अनेकार्थी शब्द कुन हो ?

- | | | | |
|-------|-------|-------|-------|
| क) कर | ख) खर | ग) वर | घ) तर |
|-------|-------|-------|-------|

६. ‘श्रीगणेश’ को विपरीतर्थी शब्द कुन हो ?

- | | | | |
|----------|-------------|------------|--------------|
| क) थालनी | ख) प्रारम्भ | ग) इतिश्री | घ) प्रार्थना |
|----------|-------------|------------|--------------|

७. ‘उषा’ को पर्यायवाची शब्द कुन हो ?

- | | | | |
|----------|------------|---------|----------|
| क) विहान | ख) ईर्ष्या | ग) अरिन | घ) उत्सव |
|----------|------------|---------|----------|

८. ‘उदय’ को विपरीतर्थी शब्द कुन हो ?

- | | | | |
|---------|---------|----------|--------|
| क) अस्त | ख) शुरु | ग) सूर्य | घ) पतन |
|---------|---------|----------|--------|

९. ‘विहान सबैरै उठ्नुहोस् ।’ भन्ने वाक्यमा ‘सबैरै’ कुन शब्दवर्गको शब्द हो ?

- | | | | |
|-----------|---------------|------------|-----------|
| क) क्रिया | ख) क्रियायोगी | ग) नामयोगी | घ) विशेषण |
|-----------|---------------|------------|-----------|

१०. ‘रतन्धो’ कसरी बनेको शब्द हो ?

- | | |
|------------------|-----------------|
| क) समास भएर | ख) द्वित्व भएर |
| ग) प्रत्यय लागेर | घ) उपसर्ग लागेर |

११. 'पालो + पालो' = 'आलोपालो' कुन द्वित्व अन्तर्गत पर्दछ ?

क) आंशिक द्वित्व

ख) आपरिवर्तित द्वित्व

ग) पूर्ण द्वित्व

घ) परिवर्तित द्वित्व

१२. 'मामाघर' कुन समास अन्तर्गत पर्दछ ?

क) तत्पुरुष समास

ख) द्विगु समास

ग) कर्मधारय समास

घ) द्रन्दु समास

१३. तलका मध्ये उपसर्ग लागेको शब्द कुन हो ?

क) अपेक्षा

ख) हँसिलो

ग) मानवीय

घ) कर्तव्य

१४. 'द्रष्टा' कसरी बनेको शब्द हो ?

क) द्रस् + टा

ख) द्रस् + ता

ग) दृस् + ता

घ) दृश् + ता

१५. 'हरिले विद्यालय गएर पुस्तक पढ्यो ।' यो बनोटका आधारमा कस्तो वाक्य हो ?

क) सरल वाक्य

ख) संयुक्त वाक्य

ग) मिश्र वाक्य

घ) जटिल

१६. 'कवि कविता लेख्छन् ।' वाक्यको स्त्रीलिङ्गी वाक्य कुन हो ?

क) कवि कविता लेख्छन् ।

ख) कवयत्री कविता लेख्छ ।

ग) कवयत्री कविता लेख्छन् ।

घ) कवयित्री कविता लेख्छन् ।

१७. 'भक्तले देवको दर्शन गर्यो' वाक्यको बहुवचन वाक्य कुन हो ?

क) भक्तले देवीको दर्शन गर्यो ।

ख) भक्तजनले देवगणको दर्शन गरे ।

ग) भक्तहरुले देवको दर्शन गर्यो ।

घ) भक्तले देवहरुको दर्शन गरे ।

१८. 'म खाना खान्छु' वाक्यको द्वितीय पुरुष वाक्य कुन हो ?

क) तिमि खाना खान्छौ ।

ख) हामी खाना खान्छौ ।

ग) उनी खाना खान्छ ।

घ) तिनीहरु खाना खान्छन् ।

१९. कुनै काम पहिले वा वितेको समयमा भइसकेको तर अहिले मात्र थाहा पाइएको अवस्था जनाउने क्रियापदको पक्षलाई कुन भूत भनिन्छ ?

क) पूर्ण भूत

ख) अपूर्ण भूत

ग) अभ्यस्त भूत

घ) अज्ञात भूत

२०. तलका मध्ये कुन पक्ष वर्तमान कालको होइन ?

क) पूर्ण

ख) अपूर्ण

ग) सामान्य

घ) अज्ञात

विषयगत प्रश्न

समूह 'क'

१. तल दिइएका वर्णहरुलाई उच्चारण स्थानका आधारमा छुट्याउनुहोस् । ३
क, त, प
२. शुद्ध गरी पुन लेखन गर्नु होस् : ४
विशेषज्ञान चित्रमा नेपाल सानो देखिए ता पनि यो शुन्दर शान्त र रमणिय पर्यटकिय मुलुकका रूपमा सुपरिचित छ ?
३. रेखाङ्कित शब्दहरूको शब्दवर्ग छुट्याउनु होस् : ४
जीवन चारैतिरबाट सुन्दर मूर्तिभै हुनुपर्छ अनि पछि पो यसले हाम्रो जीवनमा सार्थकता पाउँछ ।
४. तलका वाक्यहरुलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् । ४
राम घर जान्छ । रामले भाइलाई खाना खुवाउँछ ।
५. कोष्ठकमा दिइएको निर्देशनका आधारमा वाक्य परिवर्तन गर्नु होस् : ४
क) नायकको छोरा नायक नै हुन्छ । (लिङ्ग)
ख) हामी काठमाण्डौ गयौ । (तृतीय पुरुष)
ग) फुलहरु सुन्दर छन् । (वचन)
घ) हामीहरु खेल गएका थियौ । (पुरुष)
५. कोष्ठकमा दिइएका धातु र सङ्केतका आधारमा खाली ठाउँ भर्नु होस् : ४
क) तिनीहरू परीक्षा । (दि : पूर्ण भूत)
ख) म त भुसुकै । (निदाउ : अज्ञात भूत)
ग) हामी सबै मिलेर देशको विकास । (गर् : इच्छार्थ)
घ) पानी परे । (सप्र : सङ्केतार्थ)

समूह ‘ख’

१. दिइएको गद्यांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस् : १०
 शान्तिको बाटो साहै कठिन छ । हिंसात्मक भावनाबाट सिर्जित शान्ति दीर्घजीवी हुँदैन । यसमा स्वार्थ, अत्याचार र हिंसाको छाँया परेको हुन्छ । त्यसकारण सर्वप्रथम यस संसारबाट हिंसा-प्रतिहिंसाजस्ता महान् रोगहरूको इलाज गर्न हामी तम्सिनु पर्छ । हामीमा जाति, रङ्ग र उचनीचको भावना आउनु हुँदैन । यसको विपरीत ‘बसुधैब कुटुम्बकम्’ को महान् आदर्शलाई हृदयझगम गरेर संसारमा मानवप्रति प्रेम जगाउनु पर्छ । मानिसले एक अर्कालाई निर्धन, अर्कै आदर्शको, अर्कै जातिको भनेर घृणा गर्नु बुद्धलाई विसर्व युद्धलाई प्रोत्साहन गर्नु बराबर हो । त्यसकारण विश्वभरका मानिसहरु एक भएर आपसआपसमा उब्जने वैमनस्य आपसी समझदारीले हटाउनु पर्छ । हिंसा र प्रतिहिंसाको भावनालाई आफ्नो अन्तस्करणदेखि नै निकालेर फ्याँक्नुपर्दछ र बुद्धको आदर्शरूपी पञ्चशील व्यवहारमा भिन्न्याउने प्रयास गर्नुपर्दछ । आज समस्त मानव समाज युद्ध र आतङ्कको छायाले त्रस्त छ त्यसकारण साधुको मात्र हैन दुर्जनको पनि रक्षा गरेर शान्तिको बाटो हिँडाउनु पर्छ । आफू पनि बाँच्नु र अरुलाई पनि बचाउनु मानवताको पहिलो आदर्श हो ।

प्रश्नहरू :

- (क) हिंसात्मक भावनाले सिर्जिएको शान्ति किन दीर्घजीवी हुँदैन ?
- (ख) के-कस्ता कुराले शान्ति व्यवस्थापनमा बाधा पुऱ्याउँछ ?
- (ग) वास्तविक शान्ति स्थापनाका लागि के गर्नुपर्दछ ?
- (घ) मानवताको मुख्य आदर्श के हो ?
- (ङ) ‘दीर्घजीवी’ र ‘प्रतिहिंसा’ को अर्थ के हो ?

२. तलको गद्यांशबाट पाँच ओटा बुँदाहरू टिप्पुहोस् :

५

परिश्रमी जीवन नै पूज्य हुन्छ, उदाहरणीय हुन्छ । जसरी घोटिँदा घोटिँदा नदीको ढुङ्गा गोलो हुन्छ, त्यसैगरी परिश्रम गर्दागर्दा जीवनले नयाँ रूप धारण गर्दछ । ‘उद्योगीले जोगी हुनु पर्दैन’ भन्ने लोकोक्तिले पनि हामीलाई परिश्रम गर्न सन्देश दिएको छ । हरेक क्षेत्रमा परिश्रमको ठूलो महत्त्व छ । यथास्थितिबाट माथि उठ्न हामीले भाग्यवादी बन्ने होइन कर्मवादी बन्नु पर्छ, पुरुषार्थी हुनु पर्छ । धर्म, अर्थ, काम र मोक्ष गरी हाम्रा चार पुरुषार्थ छन् । ती पुरुषार्थलाई प्राप्त गर्न निरन्तर साधना वा परिश्रमको खाँचो छ । भाग्यवादी भएर बस्नु भनेको आफ्नो परिश्रमरूपी ऊर्जाको दुरुपयोग गर्नु हो । परिश्रम जीवनको पूजा हो, समाज र राष्ट्रको सेवा हो । निरन्तर साधनारत रहेर परिश्रम गरेमा हामी राजा विश्वरथबाट महर्षि विश्वामित्र बन्न सक्छौं ।

३. तलका सरल वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नु होस् : ५
 लक्ष्मी प्रसाद देवकोटा महाकवि हुन् । उनी उदार चरित्रका थिए । उनी कवितामै कुरा गर्न सक्थे । उनले महाकाव्य लेखे । उनले खण्डकाव्य लेखे । उनले उपन्यास लेखे । उनले थुप्रै फुटकर कविता लेखे । उनी सबै सामु परिचित भए ।
४. कुनै एक शीर्षकमा ३०० शब्द नघटाई निबन्ध लेख्नु होस् : १०
 (क) राष्ट्रसेवकको दायित्व
 (ख) नागरिकको कर्तव्य
५. तलका मध्ये कुनै एक शीर्षकमा १५० शब्दसम्मको अनुच्छेद लेख्नु होस् : ५
 (क) जडीबुटीको महत्व
 (ख) नेपालमा बेरोजगारी समस्या
६. तलका मध्ये कुनै एक प्रश्नको उत्तर दिनु होस् : ५
 क) आफ्नो पेसागत क्षमता अभिवृद्धि गर्नका लागि दुई बर्षको अध्ययन विदाको माग गर्दै कार्यालय प्रमुखलाई निवेदन लेख्नु होस् ।
 “वा”
 ख) आफु शैक्षिक भ्रमण जाँदा देखिएको ज्ञानवर्दक कुराहरु समावेश गरि गाँउमा पढ्ने भाइलाई चिठी लेख्नुहोस् ।
७. राजमार्गमा भएको कुनै एक दुर्घटनाका सम्बन्धमा प्रतिवेदन तयार पार्नु होस् । १०
८. नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा सामेल हुनु अघि तपाईंको मनमा खेलेका कुराहरु समेटी मनोवाद लेख्नु होस् । ५
९. “धनभन्दा विद्या ठूलो” भन्ने विषयमा पक्षका तर्फबाट आफ्नो तर्कहरु राख्नुहोस् । ५
१०. भाव विस्तार गर्नु होस् : ५
 ‘देशभक्ति’ भनेको माटो र मुटु अर्थात् भूमि र जनताप्रति गरिने हार्दिक स्नेह वा आस्था हो ।